



महिला लघुवित्त वित्तीय संस्था लि. Mahila Laghubitta Bittiya Sanstha Ltd.

"नेपाल राष्ट्र बैकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था" (राष्ट्रियस्तरको)

ब्याजदर सम्बन्धी सूचना

(सूचना प्रकाशित मिति: २०८२/१२/३०)

यस लघुवित्त वित्तीय संस्थाबाट मिति २०८३ वैशाख १ गतेबाट २०८३ असार ३२ गतेसम्म निम्न अनुसारको प्रवाह हुने कर्जा प्रवाह तथा बचतहरुमा नेपाल राष्ट्र बैकबाट लघुवित्त वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०८२ को निर्देशन नं. १४, बुंदा नं २ को व्यवस्था बमोजिम ग्राहक सदस्यलाई प्रदान गरिने कर्जा र ग्राहक सदस्यहरुलाई बचतमा दिइने ब्याजदर निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

क) लघु कर्जा तर्फ :

क्र.स.	शीर्षक	परिवर्तनीय ब्याजदर (आधार दर+ प्रिमीयम)			स्थीर ब्याजदर
		आधार दर	प्रिमीयम	ब्याजदर	
१.	साधारण कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
२.	विशेष व्यवसाय कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
३.	मौसमी कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
४.	आकस्मिक कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
५.	मातृत्व कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
६.	व्यवसाय पुर्नस्थापना कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
७.	लघु उद्यम कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
८.	व्यक्तिगत कर्जा	११.३५%	२.७५%	१४.१०%	१४.१० प्रतिशत
९.	युवा स्वरोजगार कर्जा	-	-	-	८ प्रतिशत

नोट:

- वित्तीय संस्थाको पछिल्लो तीन महिनाको (२०८२ पौष - २०८२ फागुन) औषत आधार दर ११.३५ प्रतिशत रहेको छ ।
- परिवर्तनीय ब्याजदर हरेक त्रैमासको अन्त्यमा आधार दरमा हुने परिवर्तन अनुसार ब्याजदर परिवर्तन हुनेछ, तर प्रिमीयम दर कर्जा प्रस्ताव पत्रमा (Offer Letter) उल्लेख भए बमोजिम नै रहने छ ।
- स्थीर ब्याजदरमा प्रवाहित कर्जाको ब्याजदर कर्जा अवधिभर परिवर्तन हुने छैन ।
- मिति २०८२/०४/०१ भन्दा अगाडि प्रवाह भई हाल बक्यौता रहेको कर्जाको ब्याजदर साविक बमोजिम नै हुनेछ ।





महिला लघुवित्त वित्तीय संस्था लि. Mahila Laghubitta Bittiya Sanstha Ltd.

"नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त संस्था" (राष्ट्रियस्तरको)

ख) बचत (निक्षेप) तर्फ :

क्र. सं.	विवरण	ब्याज प्रतिशत
क) अनिवार्य बचत :		
१.	समूह बचत	७.५० प्रतिशत
ख) ऐच्छिक बचत :		
१.	व्यक्तिगत बचत	७.५० प्रतिशत
२.	उपकार कोष बचत	७.५० प्रतिशत
३.	मातृत्व बचत	७.५० प्रतिशत
४.	शिक्षा/पेन्सन बचत	१० वर्ष अवधिकोमा डेढी अर्थात् जम्मा भएको रकममा ५० प्रतिशत थप साथै, १५ वर्ष अवधिकोमा दोब्बर अर्थात् जम्मा भएको रकममा शत प्रतिशत थप ।

नोट :

- १) यस लघुवित्त वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा तथा सापटको बाँकी सावाँमा ब्याज गणना गरिनेछ ।
- २) कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा १.३० प्रतिशत सम्म सेवा शुल्क लिइनेछ । एक वर्ष भन्दा कम अवधीको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.३० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधीको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिइनेछ ।
- ३) कर्जाको सीमा वृद्धि/थप गर्दा थप भएको रकममा मात्र १.३० प्रतिशतको २० प्रतिशत सेवा शुल्क लिइनेछ ।
- ४) तोकिएको समयमा कर्जाको किस्ता नबुझाई भाखा नघाउने ऋणीबाट भाखा नाघेको कर्जा रकममा वार्षिक २ (दुई) प्रतिशत हर्जना ब्याज लिइनेछ ।

